



# नेपाल गजेट

नेपाल सरकारद्वारा प्रकाशित

काठमाडौं आषाढ २७ गते ०६ साल

भाग २

०६ साल आषाढ १४ गतेको मन्त्रिमण्डलको बैठकबाट  
पास भएको

साधारण आर्थिक नियमहरू

( अस्थायी )

सबै मन्त्रालय र सोभातहतका अड्डाअड्डाका हाकिम कामदार कारिन्दाहरूले  
आफना जिम्माको सरकारी नगदी जिन्सी इत्यादि आमदानी खर्चको कामकाज गर्ने-  
बारेमा भइराखेको ऐन सवाल सनदमा थप । अबउप्रान्त तपसोलमा लेखिएबमोजि-  
मका नियमहरूबाट कामकाज गर्ने गराउने गरी श्री ५ महाराजाधिराज र मौसू-  
फका मन्त्रिमण्डलबाट आदेश भएकोले लेखिएबमोजिम गर्नु, गराउनु. सोबमोजिम

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र हुनेछ।

गर्दा हाल चलिरहेको ऐन सवाल सनद अथवा नियमहरूमा बाधा, हानी नोक्सानी हुन जाने भएमा अर्थमन्त्रालयमार्फत जाहेर गरी निकाशा भएबमोजिम गर्नु, गराउनु ।

डि. से.

खर्च—व्यवस्थाविभाग  
अर्थमन्त्रालय.

## आर्थिक बन्दोबस्त र नियन्त्रणको सामान्य नियम

### अध्याय १

#### साधारण १

- १ कुनै जागीरदारले सरकारी काममा गरेको आम्दानी खर्च, तुरुन्त सेस्तामा चढाउने गर्नु ।
- २ सरकारी रकम असूल हुन आएको र ऐन सवालबमोजिम धरौटी रहन आएको समेत इत्यादि दाखिल हुन आएको रूपैयाँ कति ढिला नगरी सरकारी हिसाबमा जम्मा हुने गरी नजिकको माल ३ साँचा वा मुलुकीखानामा दाखिल गर्नु ।
- ३ कुनै हालतमा पनि अफिसरहरूले सरकारी रूपैयाँ आफ्ना निजायती काममा वा कुनै गैर सरकारी काममा मिसाउन हुँदैन ।
- ४ ऐन सवाल सनदले अख्तियारी भइरहेको बाहेक अरु काममा अर्थमन्त्रालयको निकाशाबेगर सरकारी रूपैयाँ लगानी वा अन्त कतै जम्मा गर्नसमेत हुँदैन ।
- ५ ऐन सवाल सनदबमोजिम असूल तहसील गर्नुपर्ने सरकारी रूपैयाँ असूल तहसील गर्न जानैले ऐन सवाल रूल नियमबमोजिम तुरुन्त असूल तहसील गरी

- सो असूल भएको रूपैयाँ नियम रूखबमोजिम भाल ३ साँचासमेत दाखिल गर्ने ठाउँमा दाखिल गर्नु, गर्न लाउनु ।
- ६ अर्थमन्त्रालयको निकाशाबेगर सरकारी रूपैयाँ बुझिलिने अफिसरले सो रूपैयाँ कुनै किसिमको खर्चमा लगाउन हुँदैन ।
- ७ आयव्यय-गणनामा नलेखिएको, नजनिएको खर्च र श्री ५ महाराजाधिराज, भौसूफका मन्त्रिमण्डलको साधारण विशेष आदेश वा त्यस विषयमा उचित अख्तियार पाएका तैनाथवालाद्वारा निकाशा नभएसम्म कुनै हाकिम वा अख्तियारवाला कसैले पनि सरकारी रूपैयाँ खर्च गर्न वा खर्च हुने काम गर्न हुँदैन ।
- ८ आयव्यय गणनामा जुन सालको निमित्त निकाशा भएको अंक हो, त्यसमा बढाई सो सालमा खर्च गर्न हुँदैन । नभई नहुने कुनै कारणबाट निकाशाभन्दा बढी खर्च हुने देखिन आयो भने सो बेहोरा खोली आफ्ना तैनाथवालाभाएत आदेशको निमित्त अर्थमन्त्रालयमा जाहेर गर्नु ।

### खर्चनिकाशा दिनेबारे

- ६ सरकारी ढुकुटीबाट खर्च गर्ने वा निकाशा दिने अफिसरले राम्रो दृष्टि पुऱ्याई देहायबमोजिम गर्नु गराउनु ।
- १ आफ्नो निजायती खर्च गर्दाजस्तै राम्रो होशियारीसाथ हानी नोक्सानी हुन नपाउने गरी सरकारी अफिसरहरूले सरकारी नगदी जिन्सी खर्च गर्नुपर्छ ।
- २ मुनासिबमाफिक चाहिंदोभन्दा बढीको निकाशा दिन लिन हुँदैन ।
- ३ देखिने र नदेखिने गरी आफ्नो फाइदा हुने गरी कुनै तैनाथवालाले सरकारी खर्च निकाशा दिन दिलाउन हुँदैन ।
- ४ तल लेखिएका कलममा बाहेक कुनै विशेष मानिस अथवा कुनै

साम्प्रदायिकको एक भागको विशेष फाइदानिमित्त सरकारी रूपैयाँ धनमान खर्च गर्न हुँदैन ।

[१] अड्डा अदालतमा दाबी लाग्न सक्ने कलमको खर्च ।

[२] सरकारले मानी आएको रीति रिवाजमा हुने खर्च ।

५ कुनै किसिमको खर्चको निमित्त निकाशा दिइने भत्ता सो भत्ता पाउनेलाई नाफा नहुने गरी दिने गर्नुपर्छ ।

१० हरेक विभागका र अड्डा अड्डाका अख्तियारवालाहरूले हरेक खर्चको निकाशा दिँदा लिँदा र कामकाज गर्दासमेत खर्चमा किफायत र बेकारमा हुने खर्चलाई हटाउनेसमेत आर्थिक नियम र ऐन सवालबमोजिम गर्नु, गराउनु ।

### खर्च र हिसाबको नियन्त्रण

११ खर्चको निकाशा दिने अफिसरले निकाशा भएको खर्चमा नबढाई जुन जुन जनहितको कामनिमित्त निकाशा भएको हो, सोही सोही काममा खर्च गर्ने गराउने, सो निकाशा भएका ठाउँ के कति आई, के कति खर्च भई त्यसबाट के के हुने भएको छ, त्यसको समेत विचार गरी सेस्ता खडा गरी जाँच गर्न आउँदा सबै कुरा प्रस्ट खुलाई देखाउन सक्ने गरी राख्ने गर्नु । निज अफिसर यस काममा पूरा जवाफदेही हुनेछ ।

१२ हरेक अफिसरले आफ्ना विभाग वा आफिसका नाउँमा आएको अडिटर जनरलको रिपोर्टको कैफियतमा लेखिएको कुराहरूमा पूरा अध्ययन गरी त्यसमा लेखिएको सबै कैफियतहरू फेरि हुन नपाउने गरी उचित कारवाइ गर्नु । अरु सवाल नियमहरूमा विरुद्ध गरी कामकाज भए गरेको देखिन आएमा जाँच-बुझ गरी ऐन सवालबमोजिम गर्नु, गर्न लाउनु ।

- १३ हरएक सरकारी अफिसरले सरकारी धनमाल नोकसानी हुन नपाउने गर्ने, ऐन सवाल रूल नियमबमोजिम कामकाज गर्ने गराउने, बेहिसाब र ऐन सवाल रूल नियम छाडी कामकाज भए गरेको पत्ता लगाउने, पूरा चेक दृष्टि पुग्याई सुचारुरूपबाट कामकाज गर्ने गराउने, आफ्ना विभागका कर्मचारीले त्यस्तो कामकाज गरेकोमा मेरो आडरबेगर वा मैले थाहा नपाउने गरी भए गरेको भनी भन्न पाउँदैन । निकाशाभन्दा बढी खर्च भएकोमा र ऐन सवाल छाडी काम भएकोमा निजैको जवाफदेही हुनेछ ।
- १४ सरकारी नगदी जिन्सी जिम्मा लिई काम गर्नेले सरकारी नगदी जिन्सीको आभदानी खर्चको सेस्ता र बाँकीबक्यौता भए फिर्ता गर्नुपर्ने ठाउँमा फिर्ता बुझाउने काम ऐन सवाल रूल नियमबमोजिम टायम टायमको टायम टायममा गर्ने गर्नु ।
- १५ हरएक कागजपत्रहरूमा राम्रोसँग हेरी बुझी आफ्नो चित्त बुझेपछि सहिछाप गर्नुपर्छ । सहिछाप गरिसकेपछि सो सहिछाप गर्ने अफिसरहरू सबै सो कुराको जवाफदेही हुनेछन् ।
- १६ आफूले तयार गर्नुपर्ने कागजपत्रहरू रिपोर्ट अथवा हरहिसाबको बारेमा हरेक अफिसरले अडिटर जनरल वा उनले खटाई पठाएकालाई चाहिने मुनासिब सबै कुराहरू बुझाउन सम्भाउन र पेश गर्नुपर्छ । अडिटर जनरलको अख्तियारीबमोजिम निजहरूले भोगेरको कागजपत्रहरू सबै निजहरूलाई देखाउने गर्नु ।

### ठेक्काबारे

- १७ श्री ५ महाराजाधिराज वा धौसूफका मन्त्रिमण्डलका आदेशबेगर अथवा सो कामको अख्तियार नपाएका कसैले पनि ठेक्का दिन हुँदैन ।

१८ सरकारी रूपैयाँबाट खर्च हुने कामको ठेक्का पट्टा दिने अड्डाहरूको सुविधाको निमित्त साधारण नियमहरू देहायमा दिएको छ ।

१ ठेक्काको शर्तहरू बनाउँदा दुविधा र फरक नपर्ने गरी प्रष्ट खुलाई बनाउने गर्नु ।

२ ठेक्काको बन्दोबस्त गर्ने कागजहरू तयार गर्दा अन्तिम निर्णय गर्नुभन्दा पहिले कानूनी र आर्थिक सल्लाह लिने गर्नु, गराउनु ।

३ कुनै विशेष अवस्थामा बाहेक कानूनी र आर्थिक अड्डाहरूबाट जाँची मुनासिब ठहराएको उचित कुराहरूको मात्र ठेक्का दिने गर्नु ।

४ एकपटक बोल कबोल भै बन्दोबस्त भैसकेका ठेक्काका शर्तहरू थपघट केरमेट गर्न अथवा मतलबै फरक पर्ने गरी गर्न अख्तियार पाएको अफिसरले दिएका आदेशले बाहेक अरूले थपघट केरमेट इत्यादि केही गर्न हुँदैन । ठेकदारहरूलाई ठेक्का कबूलियतका शर्तबाहेकका कुरामा भिनाहा दिने वा ठेक अंक बढाउनु पर्ने हुन आई बढी दिनुपर्ने भएमा अर्थमन्त्रालयको निकाशावेगर गर्न हुँदैन ।

५ अर्थमन्त्रालयको निकाशावेगर अनिश्चित अंक किटान नभएको र अरू असाधारण किसिमको शर्त भएको कुनै ठेक्का बन्दोबस्त गर्न हुँदैन ।

६ नियमअनुसार सबै ठेक्काहरूको बढाबढीको म्याद टाँसी बढाबढी गरी सब-भन्दा बढी कबूल गर्नेलाई दिनुपर्छ । कसैले पनि कबूल गरेन, सो कबूल नभएको कारण प्रष्ट खुलाई राख्ने गर्नु ।

७ ठेक्का दिँदा माथवर, अनुभवी र इमान्दारीसाथ काम गर्नेलाई हेरी बुझी ठेक्का दिने गर्नु ।

८ कबूलियतका लिखत र ठेक्का पट्टा नभइकन ठेकदारलाई सो ठेकामा पक-डाउ गर्न हुँदैन ।

९ ठेक्का दिँदा सरकारी धनभाल पनि ठेकदारलाई दिनुपर्ने भएकोमा सो धन-भाल नोक्सानी भएमा ठेकदारले बुझाउने गरी कबूलियतमै पारिदिनुपर्छ ।

- १० ठेका बन्दोबस्त गर्दा भरसक १ वर्षलाई मात्र दिनू सरकारलाई फायदा र दुनियाँलाई सुबिस्ता भएमा १ वर्षदेखि बढीको पनि ठेका दिन हुन्छ ।  
३ वर्षदेखि बढीको ठेका दिनुपरेमा बिचमा ठेका तोड्नुपर्ने हुनआई नियम अनुसार ३ महीना अगावै सूचना दिई खारेज भएकोमा मन्जूर छ भन्ने ठेकादारको कबूलियतमा खुलाई ठेका दिने गर्नु ।
- ११ ठेकादारले सरकारको कुनै हानी नोक्सानी गर्न नपाउने गरी पूरा जवानी लिई राख्ने गर्नु ।

### नोक्सानीबारे

- १६ १ सरकारी कामकाज गर्नेले लापरवाही अथवा कुनै तरहबाट सरकारजिमा रहेको र सरकारी नगदी जिन्सी टिकट अरु धनमाल इत्यादि हानी नोक्सानी हुने शङ्का देखिनासाथ र हानी नोक्सानी गर्नेले भर्ना राख्ने तापनि त्यस्तो कलममा समेत कारवाही गर्नुभन्दा पहिले नै तैनाथवाला र अडिटर जनरलमा समेत तुरुन्त रिपोर्ट गर्ने गर्नु । त्यसपछि राम्रो जाँचबुझसमेत जो जे गर्नुपर्ने कारवाई गरिसकेपछि के कारणबाट त्यसो भए गएको रहेछ, सो नोक्सानी कुन हिसाबबाट पूरा उपर हुन्छ, सोसमेत खोली फेरि जाहेर गर्ने गर्नु ।
- २ अडिटर जनरलले जाँच्दा रूल नियम छाडी काम काज गरेको देखिएमा तालुकवाला र चाहिएको खण्डमा सरकारमा समेत जाहेर गर्नेछन् ।
- २० माथि लेखिएबमोजिमको रिपोर्ट आएपछि तालुकवाला अफिसरहरूले त्यस्तो रिपोर्ट आउनासाथ चाहिने भए सो बेहोरा सरकारमा समेत जहाँ जो जे गर्नुपर्ने गर्नु । त्यसपछि ऐन सवालबमोजिम कारवाई गरी जाहे गरेकोमा पनि कसको गफलत लापरवाहीले कुन हिसाबबाट हानी नोक्सानी हुन गएको रहेछ, बुझी सरकारमा ऐन सवाल रूल नियमबमोजिम ठहराई जाहेर गर्ने गर्नु ।
- २१ सरकारी घर बाटो सडक र अरु कामहरूमा ठूलो हानी नोक्सानी हुने भएमा सरोकारवाला अफिसरले आफ्ना विभागका तालुकवालाकहाँ र तालु-

- कवालाले पनि सरकारमा जाहेरी तुरुन्त दिनुपर्छ । राम्रोसँग जाँचबुझ गरी कारवाई गरिसकेपछि हानी नोक्सानी भएको कारणसमेत खुलाई एक प्रति अडिटर जनरलमा पनि पठाउने गर्नु ।
- २२ हरेक अफिरले आफैले वा आफ्ना भातहतका कर्मचारीहरूबाट लापरवाई वा अरु कुनै तरहबाट सरकारी हानी नोक्सानी गरे गराएकोमा जवाफदेही हुने हुनाले निजहरूले पनि सजाय पाउनेछन् ।

### विभागसम्बन्धी नियमहरू

- २३ सबै विभागहरूले अर्थसम्बन्धी सरकारी नगदी जिन्सी इत्यादिको नियम रूलहरू सवाल सनद सबै अर्थमन्त्रालयमा निकाशा लिई बनाउने गर्नु ।

### अध्याय २

### आमदानी र स्रेस्ताविषय

### साधारण

- २४ रसीद भरपाई जाँच गर्ने काममा ठेकिएका विभाग विभागका कर्मचारीहरूले सरकारी आमदानी टायभ टायभमा असूल भई सरकारी तहबीलमा दाखिल भई जम्मा भए नभएको रेखदेख गर्नुपर्छ ।
- उनीहरूले आफ्ना भातहतका कारिन्दाहरूबाट मैन्हा मैन्हाको आमदानी खर्च र असूल हुन बाँकीसमेतको रीतपूर्वकको भासकेवारी लिई अडिटर जनरलले दिएको हिसाबसँग भिडाई जम्मा भए नभएको बुझ्दै गर्नु ।
- हिसाबमा केही घटवट देखिन आएमा जाँच गर्ने अफिसरले अडिटर जनरललाई सूचना दिई देखाई तुरुन्त सच्याइहाल्नुपर्छ । लगत भएको तर हिसाबमा नचढेको फेला परेमा सरोकारवाला विभाग विभागका कर्मचारीहरूसँग सोधबुझ गर्नु ।

२५ मालपोत ठेक्के असूल गर्ने र भिनाहा दिनेबारेको पूरा नियम बनाउदा र कारवाई गर्दा सम्बन्ध भएको माल पोत र असूलीविभागको नियममुनाबिक बनाउनुपर्छ । रसीदखाताको काम र जाँचको काम सोबमोजिम विभागबाटै गर्नुपर्छ ।

२६ सरकारी आमदानी यथेष्ट कारण नभई असूल नगरी बाँकी राख्न हुँदैन । यदि कुनै आमदानी असूल हुनै नसक्ने भए त्यसको मुनासिब बन्दोबस्तनिमित्त तालुकवालाको आदेश लिनुपर्छ ।

२७ असूल तहसीलको काममा जवाफदेही भइरहेका कर्मचारी अख्तियारवालाहरूले आमदानी खर्चको सालियाना लगतमा हेरफेर हुन आएमा फरक पर्न आएको असूलीको जम्मा कलमहरूको सूचना अर्थमन्त्रालयमा पठाउने गर्नु ।

### दण्डकुण्ड दण्ड जरिवाना

२८ दण्ड जरिवाना गर्न अख्तियार पाएका अड्डा अदालतहरूले असूल भएका दण्ड जरिवाना तहबीलदाखिल भए नभएको राम्रो रेखदेख गर्नुपर्छ र माफी भई फिर्ता दिइने दण्ड जरिवाना दोहोरो फिर्ता जाने सम्भव भएकोले सो र तहबीलदाखिलै नभएका दण्ड जरिवाना फिर्ता हुन नजानेसमेत गर्न निमित्त अख्तियारवालाले पूरा दृष्टि पुर्‍याउने गर्नु ।

२९ जरिवाना असूल गर्ने, भरपाई जाँच्ने र दण्ड फिर्ता दिने काम विभाग विभागका कर्मचारीहरूको हो । देवानी फौजदारी दुवै अदालतले भएको जरिवाना असूल भएको, असूल गर्न बाँकी रहेको र सोमध्ये फिर्ता भएको समेत सबै फाँट खोली रीतपूर्वकको फाराममा लेखी मैन्हा मैन्हाको मसान्तसम्ममा आफू-भन्दा मा'ल्लो कानूनी अधिकारीकहाँ जाहेर गर्ने गर्नु ।

## मालपोतको कुत माफीबारे

- ३० मालपोत माफी, भिनाहा गर्न सरोकारवाला अख्तियारवालाको निकाशा लिने गर्नु ।
- ३१ विभागविभागका मुख्य कर्मचारीहरूले मालपोत भिनाहाको अंक र भिनाहाको कारण र भिनाहा दिने अख्तियारवालाको नाउँसमेत खोली अडिटर जनरललेउ ३।३ महीनामा रिपोर्ट पठाउने गर्नु ।
- ३२ नेपाल सरकारका सहायबमोजिम अडिटर जनरलद्वारा पास भएको नियमबमोजिम मालपोत-विषयको सुस्ता जाँचबुझ गर्ने काम निज अडिटर जनरलले जवाफदेही भई जाँचबुझ गर्नु गराउनुपर्छ ।

### अध्याय ३

## निकाशा दिने अख्तियारी

१

### सामान्य

- ३३ नेपाल सरकारको अर्थसम्बन्धी कारवाइको जिम्मेवारी कामकाज गर्ने अख्तियार श्री ५ महाराजाधिराज र सौसूफको मन्त्रिमण्डलमा रहेको हुनाले जुनसुकै काममा सरकारी खर्च गर्न पनि श्री ५ महाराजाधिराज र मन्त्रिमण्डलको वा श्री ५ महाराजाधिराज र मन्त्रिमण्डलको तर्फबाट खर्च निकाशा दिन अख्तियार पाएका अख्तियारवालाहरूलाई खर्च निकाशा दिने अख्तियार तल दफा ४३ मा लेखिएको नियमबमोजिम गर्ने गर्नु ।
- ३४ कुनै मन्त्रालय वा अख्तियारवालालाई नदिइएको श्री ५ महाराजाधिराज र मन्त्रिमण्डलको आर्थिक अख्तियार अर्थमन्त्रालयमा रहेको छ ।

३५ कुनै खास नियम वा सरकारको आदेश नभई मातहतका अख्तियारवाला-लाई दिइएको अख्तियारबमोजिमको काम त्यसभन्दा माथिको अख्तियार-वालाले पनि गर्न गराउन पाउँछ ।

३६ १ अडिटर जनरललाई ठाडै सूचना गरी कुनै मन्त्रालयले आफूले पाएको अख्तियारीबमोजिमको आर्थिक निकाशा गर्न गराउन हुन्छ । तर आफू-लाई भएको अख्तियारीभित्र नपरेको अर्थसम्बन्धी निकाशा अर्थमन्त्रालय-मार्फत अडिटर जनरललाई सूचना दिने गर्नु ।

२ निकाशा दिन अख्तियार पाएका अरू कुनै अख्तियारवालाले दिएको निकाशा र आदेशको सूचना सोही अख्तियारवालाले नियन्त्रक महालेखा परीक्षक ( अडिटर जनरल ) कहाँ पठाउने गर्नु ।

३ अडिटर जनरलको मन्जुरीबमोजिम निकाशा भएकोमा सो बेहोरा पनि जनाई निजलाई पनि जनाउ दिने गर्नु ।

४ कुनै खास रकम वा तोकेको हदसम्म खर्च गर्न निकाशा दिएको निकाशा-मा रकम अक्षर र अंकमा लेख्ने गर्नु ।

५ खर्च गर्न वा नियुक्ति गर्न निकाशा दिएको हरेक कागजपत्र वा आदेश-मा अख्तियार पाएका गजेटेड अफिसरको दस्तखत हुनुपर्छ ।

टिप्पणी:— प्राइभेट राख्नुपर्ने निकाशाको कागजपत्रहरूमा भने सरोकारवाला मन्त्रालयका सेक्रेटरी वा निजले खटाएका अफिसरले दस्तखत गरी राखेका कागजपत्रहरू अडिटर जनरलले पनि स्वीकार गर्नुपर्छ ।

६ दरबन्दी तलबमा थप र छुट्टै तलब थप अथवा नोकसानी दिलाउने भत्ता इत्यादि निकाशा दिएको सब आदेशमा सो दिन परेको कारणको बयान, छोटकरी बयान प्रष्ट बुझिने गरी लेख्ने गर्नु ।

३७ कुनै मन्त्रालय वा अख्तियारवालाले अर्थमन्त्रालयको मन्जुरी नलिई अर्थमन्त्रालयले दिइएको वा मन्जूर गरेको साधारण अख्तियारबाहेक

कुनै मन्त्रालय वा अखतियारवालाले देहायको विषयमा निकाशा दिन हुँदैन।

१ जग्गाजमीन बक्स दिने वा सरकारी आम्दानीमा कर तिरो ठेक्के, बक्सस हर्जाना बन्धकी दिने र कुनै खानी जंगल जलशक्ति—विषयको अधिकार दिने।

२ कुनै तरीकाबाट सरकारको आम्दानी घट्ने।

३८ १ असूल हुन नसक्ने सरकारी आयस्ता वा नोकसानी भएको सरकारी नगदी जिन्सी इत्यादि भिनाहा दिने अखतियार पाएका अखतियारवालाले आफ्नो तालुकवालाकहाँ देहायका सबै बेहोरा खोली जाहेर गर्नु।

क यो र कारणबाट यो यति नोकसानी भैरहेको छ, अबलाई यसो गरे हानी नोकसानी नहुने भनी निकाशालाई जाहेर गर्ने।

ख सरकारी कर्मचारी वा निजहरूको तर्फबाट लापरवाहीबाट हानी नोकसानी भएकोमा तालुकवालाबाट दण्ड सजाय तोक्न जाहेर गर्ने। यी आदेशहरू देहायको कुरामा पनि लागू हुनेछन्, आम्दानी नोकसान भएको असूल हुन नसक्ने ऋण, सापटी र सरकारी गोदाभको मालसामान हिनाभिना नोकसान भई झोल घटेको र अरु हिसाबको नोकसानी इत्यादि भिनाहा दिनेमा तालुकवालाको निकाशा लिने गर्नु।

२ माथि लेखिएको भ्रमिनाहाको निकाशाको खबर अडिटर जनरलमा पनि पठाउने गर्नु।

३६ खर्च निकाशाको इरखास्तहरू पठाउनेमा अठोट गरेको कामको लागि त्यस वर्षको बजेट तर्जुमा खर्च जगेडा राखिएको छ छैन, राखिएको छैन भने फेरि अर्को किसिमबाट तर्जुमा बनाई सो खर्च निस्कन सक्ने नसक्नेसमेत प्रष्ट खुलाई पठाउने गर्नु।

- ४० निकाशा दिने अख्तियारवालाले नयाँ खर्चको निकाशा दिंदा सो खर्च कुन हिसाबबाट मिलाएर दिने हो, सो कुरा प्रष्ट खुलाई देखाइदिनुपर्छ ।
- ४१ अर्थसम्बन्धीको निकाशाको आदेश जुन मितिमा पास हुन्छ, सो मितिदेखि लागू हुन्छ । तर अघि अधिको विषयहरूमा निकाशा लिनलाई अर्थमन्त्रालयको पूर्ण स्वीकृति लिने गर्नु ।
- ४२ नयाँ कामको निमित्त निकासा भएको खर्च सोही ? वर्षभित्रमा काममा नलगाई म्याद पनि थप नगराई राखेको कलम म्याद नाघेको ठहरिन्छ ।

### आर्थिक अख्तियारीसबन्धी

- ४३ मन्त्रालयहरूको निमित्तको अख्तियारी निकाशा भएको बजेट हदभित्र छ र पुन्जीले पनि पुग्छ भने मन्त्रालयहरूले आर्थिक सवाल सनदले पाएको खर्च गर्ने कामहरूमा खर्चको निकाशा दिन पाउँछ । तर लेखिएको कुराहरूमा भने पहिले अर्थमन्त्रालयको स्वीकृति लिनुपर्छ ।

क नयाँ तर्जुमा र खर्चको नयाँ रकमहरू ।

ख सालबसाली खान्गीको नयाँ सृजना ।

ग १. ६ महीनाभन्दा बढी म्यादी खान्गीमा गजेटेड अफिसर भर्ना गर्ने ।

२. १२ महीनाभन्दा बढी म्यादी खान्गीमा ननग्याजेटेड अफिसर भर्ना गर्ने ।

घ भिनाहा इनाम वक्स फीस इज्जतसंबन्धी अथवा विशेष सिफारिस दिनेमा ।

ङ ठोकिएको तलब भत्ता र सवारी अथवा दैनिक भत्तामा हेरफेर गर्ने ।

च तलबमा केही जिन्सी केही नगदी वा सबै जिन्सी खान्गी ठेकी दिने ।

छ ठेकिएको लत्ताकपडा इत्यादि जिन्सी मालहरूमा ठेकिएभन्दा बढी निकाशा गर्नुपरेमा ।

ज देहायमा लेखिएका अंकदेखि बढी र कारणदेखि बाहेक उपर हुन

नसक्ने सरकारी नगदी जिन्सी र भिनाहा गर्ने ।

१ चोरी छली अथवा लापरवाहीले नोकसानी भएकोभारु २५० सम्म र ।

२ चोरी छली अथवा लापरवाहीले बाहेक अरु कारणबाट नोकसानी भएकोभारु ५०० सम्म ।

३ बेइमानी नगरीकन भिकेको र फिर्ता गराउँदा फिर्ता गर्नेलाई अनुचित सर्का पर्ने भए १०० रूपैयाँ ननावेको बर्ता तलब भत्ता छाडिदिने ।

भ अर्थको नियमहरूबमोजिम गरेषा ।

ज १ ५००० भन्दा बढीको ठेक्काबन्दोबस्त गर्नेमा ।

२ १००० भन्दा बढीमोल पर्ने झाल सामान सप्लाई विभागबाट खरिद गर्ने ।

ट आर्थिक नियमबमोजिम काम नभएको भनी अडिटर नजरलले पेश गरेको मुद्दाहरू ।

ड एउटा ठूलो विषयबाट आर्को विषयलाई पुन्जी सार्ने ।

## विभाग विभागका हाकिम बडाहाकिमहरूलाई आर्थिक अख्तियारी

४४ विभाग विभागको मुख्यहाकिम बडाहाकिमहरूलाई दिएका अर्थसम्बन्धी अख्तियारी देहायमा लेखिएको छ ।

क बजेटको पुन्जीदे पुग्ने र बजेटमा लेखिएको कामको निमित्त दर-बन्दीबमोजिम ठेकिएको दरले भैन्हाको ५० रूपैयाँसम्मको ननुग्याजेट्टु खान्गीषा ३ महीनासम्मलाई भर्ना गर्ने ।

ख बजेटमा नपरेको कुनै आमदानी रकम खर्च गर्नुपर्ने हुन आएमा पटक १ मा रू २५ मा नबढाई सालभरमा रू ५०० सम्म खर्च निकाशा हुने ।

ग बजेटमा परेको हिसाबबाट पटक १ मा ५० रूपैयाँमा नबढाई केन्द्रको मालसामान खरिद गर्न वर्ष १ लाई रू १००० सम्म निकाशा दिने ।

घ बजेटमा परेको हिसाबबाट केन्द्रीयको निमित्त नभै अरू तोकिएको कामको निमित्त २००० सम्म मालको मालसामान इत्यादि खरिद गर्नालाई ठेकको बन्दोबस्त गर्ने ।

ङ नियममा बाधा नपर्ने भए चोरी छुली र लापरवाहीबाट भएको सरकारी नगदी जिन्सी इत्यादि नोकसानी भिनाहा गर्नेमा भए रू ५५ सम्म र अर्ग कारणबाट नोकसानी भएको भए रू ५० सम्म भिनाहा दिन पाउने ।

### अध्याय ४

## आयव्यय-गणना (आमदानी खर्चको साल-बसाली लगत) बजेट

- ४५ नेपाल राज्यभित्रको र बाहिरको समेत अनुमानित आमदानी खर्चको फाँटवारी अर्थमन्त्रालय आयव्यय - गणनाविभागबाट तयार गरी सालबसाल श्री ५ महाराजाधिराज र मौसूफका मन्त्रिमण्डलमा पेश गर्ने गर्नु । यस किसिमि आमदानी खर्चको लगतलाई आयव्यय-गणना, बजेट भनिनेछ ।
- ४६ सो लगत तयार गर्नालाई चाहिने अनुमानित कच्चावारीसमेत खुलेको फाँटवारी मन्त्रालयहरूबाट आफना मातहतका अड्डाअड्डाहरूबाट लिई आफना मन्त्रालयको समेत अनुमानित लगत तयार गरी अर्थमन्त्रालय, आयव्यय - गणनाविभागमा पठाउने गर्नु ।

४७ सो आमदानी खर्चको कच्चावारीको फाँटवारीको नमुना तल १।२ नम्बरको परिशिष्टमा दिइएको छ ।

४८ सो आमदानी खर्चको फाँट साल सालको वैशाख १ गतेदेखि चैत्र प्रसान्त-  
तक वर्ष १ को हुनेछ ।

४९ अनुमानित आमदानी खर्चको फाँटवारी देहायबमोजिम छुट्टाछुट्टै गर्ने गर्नु  
भाग १ आमदानी र भामुली खर्च साधारण भैराखेको र घटी बढी  
हुनसक्ने खर्च ।

भाग २ नयाँ खर्चसम्बन्धी—

अधिको आमदानी खर्चको फाँटवारीमा नपरेको र मद्दत  
थप र जागीरदारलाई थप र ब्या घर, नया सडक बनाउने  
बक्सीस यस्तै किसिमका अरू खर्चलाई नयाँ खर्च भनिनेछ ।  
कुनै खर्च नयाँ खर्चभित्र परेको छ छैन भन्ने शङ्का पर्न आए-  
मा अर्थमन्त्रालयमा साधी निकाशा गराई लिनु ।

५० आमदानी खर्चको फाँटवारी तयार गर्दा त्यस काममा खटिएका अफिसरहरूले  
भरसक पछिसम्मको विचार गरी आमदानी खर्चको नियममा कति फरक  
नपारी होशियारीसाथ फाँट तयार गर्नुपर्छ । कुनै हिसाब अनुचित उहरिएमा  
अर्थमन्त्रालयबाट हेरफेर गरिनेछ । फाँटवारी तयार गर्ने अफिसरहरूले भर-  
सक खर्चमा घटाउने प्रयत्न पनि गर्नुसपर्छ ।

५१ दफा ४९ को भाग १ को कच्चावारी फाँट तैयार गर्ने मुख्य नियमहरू  
तल दिइएको छ ।

१ आर्थिक वर्षभरिमा हुने वास्तविक आमदानी खर्चको विचार गरी कच्चा-  
वारी फाँटवारी तयार गर्नुपर्छ । बक्यौता भए सो पनि गाविएको हुनु-  
पर्छ । कुनै हालतमा पनि खुद आमदानी खर्चको हिसाब मात्र देखाएर  
हुँदैन, जो भएको आमदानी खर्चको सबै हिसाब पूरा देखाउने गर्नु ।

- २ निकाशा नभको साधारण अथवा तोकिएको कुनै खर्च यसमा चढाउन हुँदैन, निकाशा नभएको कुनै आवश्यकीय खर्च देखाउन परेमा ४६ दफाको भागमा नदेखाई भाग २ मा देखाउनुपर्छ ।
- ३ अफिसरहरूको तलब र सालबसाली खर्चमा तलबको दर अंकसमेत खुलाई छुट्टै फाँटवारी तयार गरी तल ३ नं. को परिशिष्टको नमूनाबमोजिम तयार गर्नुपर्छ ।
- ४ घटी बढी हुन सक्ने खर्च, जस्तो-सरकारी काममा खटी जाँदा हुने सवारी खर्च, भत्ता खर्च, आकस्मिक खर्च, टिकट, खर्च मसलन्द खर्च इत्यादि खर्चहरू साबिकमा ठेकिरहेको दरबन्दी हेरी भरसक त्यसमा नबढाई र बढाउनुपर्ने मुनासिब देखिएकोमा पनि बढाउनुपर्ने भएको कारणसमेत देखाई लगत तयार गर्नु ।
- ५ सालबसाल आमदानीमा लगती यति, बेलगती यति, असूल नहुने सक्ने यति, बक्यौता रहन जाने भन्ने अन्जाम गरी छुट्टा छुट्टै लगत गरी कुनै कारणबाट असूल नहुने भए सो असूल नहुने कारणसमेत खोली जनाई लगत तयार गर्नु ।
- ५२ १ नयाँ खर्चको कुनै आयोजना पूर्ण र अंतिम निर्णय नभएसम्म बजेटमा चढाउन हुँदैन । यस्तो आयोजना उचित ठहरिएमा पनि १ सालमा जति खर्च हुने अन्दाज हुन्छ, त्यतिको मात्र देखाउने गर्नु ।
- २ नयाँ सालमा हुने नयाँ खर्चको सबै प्रस्ताव पौष मसान्तसम्म अर्थ-मन्त्रालयमा पठाइसक्नुपर्छ । अर्थमन्त्रालयले पनि आफ्नो निर्णय माघ मसान्तसम्ममा 'सराको' वाला मन्त्रालयहरूमा पठाइदिनेछ ।
- ३ तजबीज भएको आमदानी खर्चको कच्चावारी फाँट माघको आधी १५ गतेसम्ममा अर्थ मन्त्रालयमा दाखिल गरिदिनु ।

- ५३ मन्त्रालयहरूबाट तजवीज गरी कच्चावारी खुलाई पठाएको आमदानी खर्चको अंक अर्थमन्त्रालय आयव्यय-गणना, बजेट, विभागबाट आमदानी खर्चको फाराममा मिलाई राख्ने गर्नु । सो हिसाब श्री ५ महाराजाधिराज र मौसुफको मन्त्रिमण्डलबाट पास भैसकेपछि सरोकोे वाला मन्त्रालयको निमित्त पास भएको सूचना आयव्यय-गणना हिसाब सरोकारवाला मन्त्रालय र महालेखा परीक्षक (अडिटर)कहाँ अर्थमन्त्रालयबाट पठाइदिनेछ । सो पास भएको खर्च सरोकारवाला मन्त्रालयहरूले आवश्यकताअनुसार खर्च गर्ने गरी सरोकोे वाला अफिसरहरूलाई अख्तियार गरिदिई सोबमोजिम गर्न लाउनु ।
- ५४ प्रत्येक मन्त्रालयले आफ्ना विभागलाई ठेकिएको अंकमा नबढाई जनहित काममा कुन रूपले खर्च भए गरेको छ, बराबर जाँचबुझसमेत गरी आयव्यय-गणनामा निकाशा भएको अंकभन्दा बढी खर्च हुन गएमा मन्त्रालयले जवाफदेही गर्नुपर्छ ।

परिशिष्ट १, २, ३, पछि प्रकाश गरिनेछ ।

गोरखापत्र छापाखानाबाट प्रकाशित

विष्णु भुज जोशी  
अफिसर इन्चार्ज  
२००५

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।